

## निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५

प्रस्तावना: स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन तथा निर्यात प्रवर्द्धन गरी वैदेशिक व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न नेपाल सरकारले निर्यात प्रोत्साहन गर्न निर्यातकर्तालाई प्रदान गर्ने अनुदानलाई व्यवस्थित, पारदर्शी, सरल एवम् प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,

नेपाल सरकार (मन्त्रिपरिषद्) ले देहायको कार्यविधि बनाई लागू गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५" रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त लागू हुनेछ ।

२. परिभाषा: विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा, यस कार्यविधिमा,-

(क) "अनुदान" भन्नाले अनुसूची-१ वा अनुसूची-२ बमोजिमका वस्तुहरू निर्यात गर्ने निर्यातकर्तालाई सोही अनुसूचीमा उल्लेख गरिएको दरमा नेपाल सरकारले प्रदान गर्ने निर्यात प्रोत्साहन बापतको अनुदान रकम सम्झनु पर्छ ।

(ख) "उद्योग" भन्नाले स्वदेशी कच्चापदार्थ वा आयातित कच्चापदार्थ उपयोग गरी कृषिजन्य, वनजन्य, औद्योगिक वा घरेलु तथा हस्तकला लगायतका वस्तु उत्पादन तथा निर्यात गर्ने प्रचलित कानून बमोजिम दर्ता भएका उद्योग सम्झनु पर्छ ।

(ग) "निर्यात" भन्नाले नेपाल राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्रा आर्जन हुने गरी नेपालबाट विभिन्न मुलुकहरूमा गरिने मालसामानको निर्यात सम्झनु पर्छ र सो शब्दले भारतमा हुने निकासीको हकमा प्रतितपत्र (लेटर अफ क्रेडिट) मार्फत भारतीय रुपैयाँ आर्जन हुने गरी गरिने निर्यातलाई समेत जनाउँछ ।

(घ) "निर्यातकर्ता" भन्नाले प्रचलित कानून बमोजिम आयात-निर्यात अनुमतिपत्र (एक्जिम कोड) लिएका उत्पादक, निर्यात प्रवर्द्धन गृह वा सहकारी संस्था सम्झनु पर्छ ।

(ङ) "निर्यात प्रवर्द्धन गृह" भन्नाले निर्यात योग्य वस्तु उत्पादन गर्ने उत्पादक तथा उद्योगसँग त्यस्तो वस्तु खरिद गरी निर्यात गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका संस्था सम्झनु पर्छ ।

(च) "बैंक" भन्नाले नेपाल सरकारले उपलब्ध गराएको निर्यात अनुदान भुक्तानी सम्बन्धी कार्य गर्ने नेपाल स्थित सम्बन्धित वाणिज्य बैंक सम्झनु पर्छ ।

(छ) "मन्त्रालय" भन्नाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ ।

(ज) "मूल्य अभिवृद्धि" भन्नाले निर्यात गरिने वस्तु उत्पादन प्रकृत्यामा उपयोग भएको स्वदेशी वस्तु वा सेवाको मात्रा सम्झनु पर्छ ।

(झ) "विभाग" भन्नाले उद्योग विभाग सम्झनु पर्छ ।

(ज) "समिति" भन्नाले दफा ८ बमोजिमको समिति सम्झनु पर्छ।

३. निर्यातमा प्रोत्साहन उपलब्ध गराउने:(१) नेपाल सरकारले अनुसूची-१ वा अनुसूची-२ मा उल्लिखित वस्तुहरू निर्यात गरेका निर्यातकर्तालाई सोही अनुसूचीमा उल्लेख गरिए बमोजिमको रकम अनुदान स्वरूप उपलब्ध गराउने छ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका शर्तहरू पूरा गरेका निर्यातकर्तालाई मात्र यस कार्यविधि बमोजिम अनुदान रकम उपलब्ध गराइनेछ:-

(क) स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एकचरणको प्रशोधन प्रकृया पूरा गरेको,

(ख) अनुसूची-१ मा उल्लिखित वस्तुहरूको उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा पचास प्रतिशत भएको र अनुसूची-२ मा उल्लिखित वस्तुहरूको उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा तीस प्रतिशत भएको,

(ग) निर्यातकर्ताले निर्यात गरेको वस्तुको भुक्तानी परिवर्त्य विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेश गरेको । तर भारतमा हुने निकासीको हकमा प्रतितपत्र (लेटर अफ क्रेडिट) मार्फत आर्जित भारतीय मुद्रा बैंक दाखिला गरेको प्रमाण पेश गरेको ।

(३) नेपाल सरकारले राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेको र मूल्य अभिवृद्धि कम्तीमा चालीस प्रतिशत भएको अनुसूची-२ बमोजिमको वस्तुको निर्यातमा सो अनुसूचीमा उल्लेख भएको प्रतिशतमा एक प्रतिशत थप अनुदान रकम उपलब्ध गराउनेछ।

४. निर्यात भएको वस्तुको प्रमाणीकरण गर्नु पर्ने:(१) विभागले यस कार्यविधि बमोजिम अनुदान प्राप्त गर्ने वस्तुको सम्बन्धमा निर्यातकर्ताले दफा ३ को उपदफा (२) मा उल्लिखित शर्तहरू पूरा गरेको कुराको प्रमाणीकरण गर्नु पर्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि विभागले आवश्यकता अनुसार सम्बन्धित वस्तु उत्पादन हुने कारखाना वा उत्पादन स्थलको निरीक्षण गर्न वा त्यस्तो वस्तुको उत्पादन प्रकृया बारे आवश्यक जाँचबुझ गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले त्यस्तो वस्तुको अनुसूची-३ बमोजिमको ढाँचामा प्रमाणीकरण गरी सोको जानकारी सम्बन्धित निर्यातकर्तालाई दिनु पर्नेछ।

५. अनुदान माग गर्ने:(१) नेपाल सरकारले उपलब्ध गराउने दफा ३ बमोजिमको अनुदान प्राप्त गर्न चाहने निर्यातकर्ताले देहायका विवरण कागजात सहित अनुसूची-४ बमोजिमको ढाँचामा बैंक समक्ष निवेदन दिनु पर्नेछ।



*(Handwritten signature)*

(२) उपदफा (१) बमोजिम निवेदन दिँदा जुन बैंक मार्फत वस्तु निकासी गर्ने प्रयोजनको लागि बैकिङ्ग कारोबार गरेको हो सोही बैंकमा देहायका विवरण कागजात सहित निवेदन दिनु पर्नेछः-

- (क) निर्यातकर्ताको आयात-निर्यातकर्ता अनुमतिपत्र (एक्जिम कोड) तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि,
- (ख) निर्यातकर्ताद्वारा जारी गरिएको निर्यातित वस्तुको व्यापारिक बिल बिजक र भन्सार प्रज्ञापन-पत्र,
- (ग) वस्तु निर्यात गरे बापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण पुग्ने कागजात वा बैंक स्टेटमेण्ट,
- (घ) निर्यातकर्ताले पछिल्लो आर्थिक वर्षको कर चूत्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ।

६. अनुदान रकमको भुक्तानी: (१) दफा ३ बमोजिम निर्यातकर्तालाई प्रदान गरिने अनुदान रकम भुक्तानीको प्रयोजनको लागि नेपाल राष्ट्र बैंकमा "निर्यातमा नगद अनुदान शोधभर्ना" नामको एकल खाता रहने छ र सो खातामा अर्थ मन्त्रालयले समय समयमा आवश्यक रकम अग्रिम रूपमा जम्मा गर्नेछ।


(२) दफा ५ बमोजिम कुनै निर्यातकर्ताबाट प्राप्त भएको निवेदन बैंकले आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा निजले पाउने अनुदान रकम निवेदन प्राप्त भएको मितिले सात दिन भित्र निजको बैंक खातामा जम्मा गरिदिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम बैंक खातामा रकम जम्मा गर्दा निर्यातकर्ताको खातामा विदेशी मुद्रा जम्मा भएको दिनको लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको परिवर्त्य विदेशी मुद्राको खरिद दरको आधारमा नेपाली रुपैयाँमा रुपान्तरण गरी सोही बराबरको नेपाली रुपैयाँमा जम्मा गर्नु पर्नेछ।

(४) बैंकले उपदफा (३) बमोजिम निर्यातकर्तालाई प्रत्येक महिना उपलब्ध गराएको अनुदान रकमको विवरण सो महिना समाप्त भएको सात दिनभित्र मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ।

७. अनुदान रकमको शोधभर्ना: (१) दफा ६ को उपदफा (३) बमोजिम निर्यातकर्ताको बैंक खातामा रकम जम्मा गरिसकेपछि सम्बन्धित बैंकले सो बराबरको रकम शोधभर्नाको लागि अनुसूची-५ बमोजिमको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा नेपाल राष्ट्र बैंकले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र दफा ६ को उपदफा (१) बमोजिमको खाताबाट बैंकले शोधभर्ना माग दाबी गरे बमोजिमको रकम सम्बन्धित बैंकलाई शोधभर्ना गरिदिनु पर्नेछ।



*(Handwritten signature)*

(३) उपदफा (२) बमोजिम बैंकलाई शोधभर्ना गरेको रकमको विवरण नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालय र मन्त्रालयलाई मासिक रूपमा उपलब्ध गराउनु पर्नेछ।

८. समितिको गठन:(१) अनुदान प्रदान गर्ने सम्बन्धी कार्यको अनुगमन तथा मूल्याङ्कन, समन्वय एवम् सिफारिस गर्न मन्त्रालयमा देहाय बमोजिमको एक समिति रहने छ ।

(क) सचिव, मन्त्रालय (वाणिज्य तथा आपूर्ति)	-संयोजक
(ख) सहसचिव, अर्थ मन्त्रालय	-सदस्य
(ग) सहसचिव, मन्त्रालय (बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा)	-सदस्य
(ग) महानिर्देशक, भन्सार विभाग	-सदस्य
(घ) महानिर्देशक, उद्योग विभाग	-सदस्य
(ङ) कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक (सम्बन्धित क्षेत्र हेर्ने),	-सदस्य
(छ) अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ	-सदस्य
(ज) अध्यक्ष, नेपाल उद्योग परिसंघ	-सदस्य
(झ) उप-सचिव, मन्त्रालय (व्यापार नीति तथा व्यापार सहायता शाखा)	-सदस्य-सचिव

(२) समितिको बैठक सामान्यतया वर्षको दुई पटक संयोजकले तोकेको मिति, स्थान र समयमा बस्नेछ।

(३) समितिको बैठकको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

(४) समितिको सचिवले समितिको बैठकको निर्णय संयोजकबाट प्रमाणित गराई राख्नु पर्नेछ।

९. समितिको काम, कर्तव्य र अधिकार: समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) अर्थ मन्त्रालयको सहमतिमा अनुदान उपलब्ध गराउने वस्तु र अनुदान दिने रकमको प्रतिशत निर्धारण गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्न मन्त्रालय समक्ष सिफारिस गर्ने,

(ख) अनुसूची-१ वा अनुसूची-२ बमोजिम अनुदान प्रदान गरिएका वस्तुको सूचीमा थपघटगर्न मन्त्रालय समक्ष सिफारिस गर्ने,

(ग) यस कार्यविधिको कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने,

(घ) कार्यविधि कार्यान्वयन गर्न सम्बद्ध निकायहरू बीच समन्वय गर्ने ।

*(Handwritten signature)*



१०. खारेजी र बचाउ: (१) निर्यातमा नगद प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७० खारेज गरिएको छ।  
(२) निर्यातमा नगद प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७० अनुसार भए गरिएका काम कारबाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ।  
(३) निर्यातमा नगद प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७० बमोजिम अनुदान माग भै प्रक्रियामा रहेका निवेदनहरू सोही कार्यविधि अनुसार फरफारख गरिनेछ।

*at liding*



अनुसूची-१

(दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

निर्यातमा अनुदान रकम प्रदान गरिने वस्तुहरूको सूची र अनुदान रकमको प्रतिशत

शत प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित देहायका औद्योगिक उत्पादनको कुल निर्यात मूल्यमा पाँच प्रतिशत नगद अनुदान प्रदान गरिनेछः-

<u>क्र.सं</u>	<u>निर्यात हुने वस्तुको नाम</u>
१	प्रशोधित चिया
२	प्रशोधित कफी
३	हस्तकला र काष्ठकलाका वस्तु
४	प्रशोधित छाला (ऋष्ट) र छालाजन्य उत्पादनहरू
५	हाते कागज तथा सोबाट उत्पादित सामान
६	प्रशोधित जडीबुटी तथा सारयुक्त तेल
७	प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना
८	अल्लोबाट उत्पादित सामानहरू
९	मिनरल वाटर
१०	वेसार (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
११	तरकारी (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१२	पुष्प (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१३	प्रशोधित मह (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१४	प्रशोधित अलैची (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)
१५	प्रशोधित अदुवा (सूठो, स्लाइडिड, तेल र पाउडर लगायत)(परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

*(Handwritten signature)*



अनुसूची-२

(दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

निर्यातमा अनुदान रकम पाउने वस्तुहरुको सूची र अनुदान रकमको प्रतिशत

देहाय बमोजिमका उत्पादनको कुल निर्यात मूल्यमा तीन प्रतिशत नगद अनुदान प्रदान गरिनेछः-

<u>क्र.सं.</u>	<u>निर्यात हुने वस्तुको नाम</u>
१	स्वदेशमा उत्पादित कपडा
२	तयारी पोशाक
३	गलैचा र ऊनीका सामान
४	"च्याङ्ग्रा" पश्मिना तथा सोबाट उत्पादित सामान
५	स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरु
६	सुन, चाँदीका गरगहना
७	स्वदेशी अर्ध प्रशोधित छाला
८	औषधी
९	फेल्ट (उनीजन्य) का वस्तुहरु
१०	पोलिष्टर यार्न/फाईवर भिष्कोर्ष यार्न/एक्रेलिक यार्न / कटन यार्न
११	तामाका सामान ( हस्तकलाका सामान,पुजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा)





अनुसूची-३  
(दफा ४ को उपदफा (३) सँग सम्बन्धित)  
नेपाल सरकार  
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय  
उद्योग विभाग

श्री .....बैंक,  
..... ।

विषय: निर्यात प्रमाणित गरिएको ।

निर्यातकर्ता श्री .....ले आर्थिक वर्ष .....मा देहाय बमोजिमको विवरण अनुसारको वस्तुको निकासी गरेको व्यहोरा प्रमाणित गरिन्छ:-

- (क) निर्यातित वस्तुको नाम:  
(ख) हार्मोनिक कोड:  
(ग) प्रशोधन गरिएको कच्चा वस्तु:  
(घ) निर्यात भएको परिणाम र मूल्य:  
(ङ) वस्तुको स्वदेशी मूल्य अभिवृद्धि ( प्रतिशत):  
(च) उत्पादनकर्ता / निर्यातकर्ताले प्रत्यक्ष रोजगारी दिइएको संख्या:  
(छ) निर्यातित वस्तुको स्वदेश र विदेशमा संयुक्त ट्रेडमार्क दर्ता भए / नभएको:  
(ज) निर्यातकर्ताको गत ३(तीन) वर्षको निर्यात उपलब्धिको स्तर

क्र.सं	आ.व.(क)	निर्यातको परिणाम (रु.लाखमा)(ख)
१	आधार वर्ष .....	
२		
३		
४		

आधार वर्षको तुलनामा गत तीन आर्थिक वर्षको सरदर निर्यात वृद्धि  
.....प्रतिशत

प्रमाणित गर्ने अधिकृतको दस्तखत:  
नाम र थर:  
दर्जा:

बोधार्थ:

श्री ..... निर्यातकर्ता ।



अनुसूची-४

(दफा ५ को उपदफा (१) सँग सम्बन्धित)  
अनुदान रकम प्राप्त गर्न दिने निवेदनको ढाँचा

श्री .....बैंक,  
..... ।

विषय: निर्यातमा नगद अनुदान बारे ।

महोदय,

निर्यातकर्ता .....ले .....मुलुकस्थित श्री.....(खरिदकर्ताको नाम) लाई त्यस बैंक मार्फत .....(सामानको नाम) निकासी गरी खुद परिवर्त्य मुद्रा .....(मुद्राको नाम).....आर्जन गरी मिति.....मा यस बैंकको खाता नं. ....मा जम्मा भई भुक्तानी प्राप्त गरेको र सो विदेशी मुद्राको नेपाल राष्ट्र बैंकद्वारा निर्धारित प्रचलित विनिमय दर अनुसार कायम भएको कुल नेपाली रुपैयाँ .....को ..... प्रतिशतले हुने नगद अनुदान रु. ....यस उद्योगको नाममा रहेको त्यस बैंकस्थित खाता नं. .... मा जम्मा गरिदिनु हुन तपसिल बमोजिमको विवरण तथा कागजात सहित अनुरोध गरेको छु / गरेका छौं ।

यसमा उल्लेख भएका विवरण फरक परेमा वा झुटा ठहरिएमा प्रचलित कानून बमोजिम सहने बुझाउने छु/छौं ।

तपसिल:

१. उद्योग दर्ता,आयात-निर्यात अनुमतिपत्र र स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
२. निर्यात गरेको वस्तुको व्यापारिक बिल बिजक र भन्सार प्रज्ञापनपत्र
३. विभागबाट प्राप्त अनुसूची-३ बमोजिमको निर्यात प्रमाणपत्र,
४. विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण पुराने कागजात, बैंक स्टेटमेण्ट
५. पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्र ।

भवदीय,

निर्यातकर्ता वा निजको प्रतिनिधिको दस्तखत:

निर्यातकर्ता वा निजको प्रतिनिधिको नाम:

निर्यातकर्ताको नाम:

सम्पर्क ठेगाना :

सम्पर्क टेलिफोन नं.

निर्यातकर्ता कम्पनी वा संस्थाको छाप:



*(Handwritten signature)*

अनुसूची-५

(दफा ७ को उपदफा (१) सँग सम्बन्धित)

श्री नेपाल राष्ट्र बैंक,  
विदेशी विनिमय व्यवस्थापन विभाग,  
बालुवाटार, काठमाण्डौ ।

विषय: अनुदान रकम शोधभर्ना बारे ।

महाशय,

त्यस विभागको इजाजत प्राप्त परिपत्र संख्या .....मा भएको प्रक्रिया तथा कार्यविधि अनुरूप तपसिल बमोजिम निर्यात भएको व्यहोरा प्रमाणित गर्दै सो निर्यात बापत उपलब्ध गराइएको अनुदान बापत मिति .....मा भुक्तानी दिएको जम्मा रु .....(अक्षरेपी ..... ) को शोधभर्ना त्यस बैंकमा रहेको यस बैंकको खाता नं. ....मा जम्मा हुने गरी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछौं। साथै, यस शोधभर्ना माग गरिएका कागजातहरुबाट यस अघि कुनै शोधभर्ना माग नगरिएको व्यहोरा समेत अनुरोध गर्दछौं ।

क्र.सं.	निर्यातकर्ता	निर्यात भएको			निर्यात			भुक्तानी प्राप्त				
		देश	वस्तु	परिमाण	माध्यम	नम्बर	मूल्य	मिति	रकम वि.मु.	रकम रु.	मूल्य(एफ.ओ. बि.) (विदेशी मुद्रामा)	विनिमय दर

संलग्न: निर्यात बापत परिवर्त्य विदेशी मुद्रा जम्मा भएको प्रमाणित बैंक स्टेटमेण्ट

निवेदक बैंकको नाम:

ठेगाना:

दस्तखत:

प्रबन्धको नाम:

मिति:



